

अनुसूची(२)

(दफा ४ तथा अनुसूची-१ को भाग- १ संग सम्बन्धित)



भीरकोट राजपत्र

भीरकोट नगरपालिकाद्वारा प्रकाशित

खण्ड ८ संख्या २ मिति: २०८२/०३/३०

भाग-१

भीरकोट नगरपालिका

भीरकोट नगरपालिकाको विनियोजन ऐन, २०८२

नगर सभाबाट स्वीकृत मिति: २०८२/०३/०८

१. प्रस्तावना:

भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम भीरकोट नगर सभाले यो ऐन बनाएको छ ।

२. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “भीरकोट नगरपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

(२) यो ऐन सम्बत २०८२ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ ।

३. आर्थिक वर्ष २०८२/०८३ को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२/०८३ को निमित्त नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च (आय-व्यय विवरण) समेत गरी जम्मा रकम रु. ८२ करोड २८ लाख ५२ हजारमा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिनेछ ।

४. विनियोजन: (१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त भीरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नगर कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाबाट बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकमान्तर गर्न सकिनेछ । यसरी रकमान्तर गर्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्नु परेमा नगर सभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने रकम

सि.नं.	अनुदान प्रकार	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१		नगर कार्यपालिका	१६ करोड २१ लाख २ हजार १ सय ८९	१३ करोड ६३ लाख ५० हजार	-	२९ करोड ८४ लाख ५२ हजार १ सय ८९
२		नगरपालिका संघ/प्रदेश समपुरक विशेष		५ करोड १५ लाख		५ करोड १५ लाख
३		वडा समिति	९ लाख	३ करोड ४० लाख	-	
४	शर्सत	विषयगत शाखा			-	२८ करोड ३९ लाख
५		ऋणको साँबा, ब्याज भुक्तानी	-	-	-	-
६		लगानी (शेयर/ऋण)	-	-	-	-
७		सामाजिक सुरक्षा भत्ता	१८ करोड			१८ करोड
८		अन्य		९० लाख		९० लाख
	कुल जम्मा		-	-	-	८२ करोड २८ लाख ५२ हजार १ सय ८९

आज्ञाले,

उदयबहादुर पराजुली

प्रमुख प्रशासकीय अधिकृत